

आ.व. २०७८/०७९ को दोश्रो त्रैमासिकको वित्तीय विवरण

लेखा परिक्षण हुन बाँकी				
लेखा परिक्षण हुन बाँकी				
लेखा परिक्षण हुन बाँकी				
वासलात				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यसम्ममा	अघिल्लो त्रैमासिकको अन्त्यसम्ममा	अघिल्लो आव.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
१	श्रोत (१.१ देखि १.५ सम्म)	१२,९७७,५१२,४२९	११,९८३,५०२,८५६	८,३४९,४९३,७५८
१.१	चुक्ता पूँजी	२,१५०,०००,०००	२,१५०,०००,०००	१,५०५,०००,०००
१.२	जगेडा तथा कोष	१,१६३,७०६,८०१	१,१२६,२८२,७१४	७३१,३३६,०५२
१.३	जीवन बीमा कोष	९,५३४,५०५,३१५	८,५८२,०७७,६१७	६,०३१,८९८,१४३
१.४	महा-विपत्ती जगेडा	१२९,३००,७१३	१२५,१४२,४२५	८१,२५९,५६३
१.५	तिन बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-	-
२	उपयोग (२.१ देखि २.६ सम्म)	१२,९७७,५१२,४२९	११,९८३,५०२,८५६	८,३४९,४९३,७५८
२.१	स्थिर सम्पत्ती (खुद)	४३,९८८,७८९	४७,९५७,७९५	४८,१८८,६४२
२.२	दीर्घकालिन लगानी तथा कर्जा	९,८७९,६२३,२१८	८,४८५,५०५,९९५	४,३९५,७३६,०७४
२.३	बीमालेखको धितोमा कर्जा	९९६,९९३,४३२	९०६,९७३,७३२	८०७,८९२,८५६
२.४	खुद चालु सम्पत्ती (३-४)	२,९३८,३०६,९९०	२,५४३,८५१,७९४	३,०९७,६९०,१८६
२.५	अपलेखन वा समायाजन हुन बाँकी विविध खर्चहरू	-	-	-
२.६	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान	-	-	-
३	चालु सम्पत्ती कर्जा तथा पेसकीहरू (३.१ देखि ३.३ सम्म)	२,८५७,२९९,४४४	३,११०,०२१,३२०	३,८८५,६६७,७७७
३.१	नगद तथा बैंक मौज्जात	८३,५२८,४९६	७४,१३८,८६४	१२७,३८६,९३३
३.२	अल्पकालिन लगानी तथा कर्जा	१,२३५,९४४,८५६	१,४१८,०३६,९९६	२,७७६,९५४,०९७
३.३	अन्य सम्पत्ती	१,५८६,८२६,१९२	१,५९७,८४५,४६०	१,८०१,४२६,१४३
४	चालु दायित्व तथा व्यवस्थाहरू (४.१ देखि ४.४ सम्म)	७१८,९९३,४५४	५६६,९६९,४४४	७८६,९७६,९९१
४.१	चालु दायित्व	४८७,३४२,१२७	३४३,८९०,२६३	४७४,१३६,३५४
४.२	असमाप्त जोखिम बापत व्यवस्था	७७,९५३,२४६	८४,१३८,५६३	२७०,६२९,०८२
४.३	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१२,४८३,१०१	७६३४,५६३	३,०३०,९४२
४.४	अन्य व्यवस्था	१४१,२१३,९८०	१३०,५०६,११७	३९,१८०,६०३

नाफा-नोक्सान हिसाब				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यसम्ममा	अघिल्लो त्रैमासिकको अन्त्यसम्ममा	अघिल्लो आव.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
१	आम्दानी (१.१ देखि १.५ सम्म)	१७३,१८२,४५०	११२,३११,७३३	११०,६८२,४३०
१.१	आय व्यय हिसाबबाट सारेको	८०,६५१,०१७	६१,९९९,४०५	१६,५४४,८५७
१.२	जीवन बीमा कोषबाट सारेको	-	-	-
१.३	लगानी कर्जा तथा अन्यबाट आय	९२,५३१,४३३	५०,३१२,३२९	८७,०८४,९४२
१.४	व्यवस्था फिर्ता	-	-	७०५२,७३१
१.५	अन्य आम्दानी	-	-	-
२	व्यवस्थापन तथा खर्चहरू (२.१ देखि २.८ सम्म)	१०२,३०८,५६२	७७,८३४,४५४	४७,९५६,६४४
२.१	व्यवस्थापन खर्च	४५,९८४,०३०	२२,७९२,५७८	४०,८०४,०५६
२.२	अपलेखन खर्च	-	-	-
२.३	अन्य खर्चहरू	-	-	-
२.४	नोक्सानीको लागि व्यवस्था	४९,२३७,९३३	५१,५९४,९४९	-
२.५	कर्मचारी आवास व्यवस्था	-	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	७,०८७,३९९	३,४४७,७२८	६,३५२,५८९
२.७	आयकर	-	-	-
२.८	जीवन बीमा कोषमा सारेको	-	-	-
	खुद नाफा/(नोक्सान) (१-२)	७०,८७३,९८८	३४,४७७,२७९	६३,५२५,८८५

एकिकृत आय व्यय हिसाब				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यसम्ममा	अघिल्लो त्रैमासिकको अन्त्यसम्ममा	अघिल्लो आव.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
१	आय (१.१ देखि १.७ सम्म)	४,५६०,८१५,९९८	२,१७९,१८८,६५८	३,९०७,९३४,८१०
१.१	बीमाशुल्क (खुद)	३,९८९,९७०,३४५	१,८३०,०७५,४३२	३,२०७,६६५,६२२
१.२	पुनर्बीमा कौमशन आय	-	-	-
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	३४४,६७१,३६९	१६६,७०७,६९५	३९३,८२५,१७९
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	४५,५७८,२९०	२४,४११,२५१	३९,९४६,६७७
१.५	अन्य प्रत्यक्ष आय	१२,१५१,३१५	५,५१०,५५४	६,९५४,२३०
१.६	त्रैमासिकको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	२,५४९,१०२	२,५४९,१०२	३,४८७,२६०
१.७	त्रैमासिकको शुरूको असमाप्त जोखिम बापत व्यवस्था	१६४,५४८,८५४	१४९,९३४,६२४	३३६,२४५,८४२
२	व्यय (२.१ देखि २.१० सम्म)	२,६०४,१५७,६९२	१,२३४,६७७,०८३	२,९९२,८३४,८०४
२.१	दावी भुक्तानी (खुद)	१,४०६,२२०,६९९	६२०,३९१,३४५	८९१,५०५,२७२
२.२	आयकर	६४८,८००,०११	२९७,२१६,९२९	६२९,८९७,७४९
२.३	स्वास्थ्य परीक्षण शुल्क	४,८०५,०४०	१,८१०,३८०	६,२९९,६६०
२.४	पुनर्बीमा कौमशन खर्च	-	-	-
२.५	संवा शुल्क (खुद)	३९,८९९,७०३	१८,३००,७५४	३२,०७४,६५६
२.६	अन्य प्रत्यक्ष खर्च	१३९,६२४	५१,३४७	२४०,९२४
२.७	व्यवस्थापन खर्च	४१३,८५६,२६७	२०५,१३३,२०२	३६७,२३६,५०७
२.८	आयकर	-	-	-
२.९	त्रैमासिकको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१२,४८३,१०१	७६३४,५६३	३,०३०,९४२
२.१०	त्रैमासिकको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था	७७,९५३,२४६	८४,१३८,५६३	२७०,६२९,०८२
३	बचत (१-२)	१,९५६,६५८,३०६	९४४,५११,५७४	१,७१५,१००,००६
३.१	जीवन बीमा कोषमा सारेको बचत/(नोक्सान)	१,८७६,००७,९९०	८८२,५९२,१७०	१,६९८,५५५,१४९
३.२	नाफा नोक्सान हिसाबमा सारेको बचत/(नोक्सान)	८०,६५१,०१७	६१,९९९,४०५	१६,५४४,८८५

अन्य विवरण				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यसम्ममा	अघिल्लो त्रैमासिकको अन्त्यसम्ममा	अघिल्लो आव.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
१	बीमाशुल्क आर्जन (कुल) (रकम रु. हजारमा) हालसम्म	१९,५९८,६८८	१७,३६०,४५५	११,९२३,१५७
२	बीमाशुल्क आर्जन (यस त्रैमास सम्ममा) (रकम रु. हजारमा)	४,१३४,६८४	१,८९२,४५१	३,३२६,९६०
३	बीमालेख (संख्यामा) (यस त्रैमास सम्ममा)	२२,१०४	११,००४	२३,०५२
४	कुल दावी भुक्तानी रकम (रु. हजारमा) हालसम्म**	४,६२६,१७८	३,८१७,६१३	१,९६७,८६४
५	कुल दावी भुक्तानी रकम (यस त्रैमास सम्ममा) (रकम रु. हजारमा)**	१,४६६,४७५	६५७,९१०	८९१,५०५
६	कुल दावी भुक्तानी (संख्यामा) हालसम्म*	१,०९८	८९३	४८०
७	कुल दावी भुक्तानी (संख्यामा) (यस त्रैमास सम्म)*	३४३	१४०	२२९
८	भुक्तानी हुन बाँकी रकम (रु. हजारमा)	१२,४८३	७६३४	३,०३१
९	भुक्तानी हुन बाँकी दावी संख्यामा	५१	३३	१६
१०	कुल कायम रहेको बीमालेखको संख्या (हालसम्म)*	२४४,७६४	२५८,९८२	२८३,२५३
११	घोषित मुनाफा (बोनस) को दर (.....देखि.....सम्म)	२०-७२	२०-७२	४०-७०
१२	अन्तर्गत मुनाफा (बोनस) को दर (.....देखि.....सम्म)	२०-७२	२०-७२	४०-७०

*वैदेशिक रोजगार बीमा व्यवसाय पुलको बीमालेखको संख्या गणना गरिएको छ।
**आंशिक अवधि समाप्ति दावी भुक्तानी रकम समावेश गरिएको छ।
नोट:
क) आ.व. २०७४/७५ र आ.व. २०७५/७६ को बीमाकीय मुल्याङ्कन अनुसार वित्तीय विवरणमा समायाजन गरिएको छ। आ.व. २०७६/७७ र आ.व. २०७७/७८ को बीमाकीय मुल्याङ्कन र सो पश्चात् हुन आउने प्रतिफलले प्रतिशेयर आम्दानी तथा नेटवर्थ सवैमा परिवर्तन हुनेछ र पुन नयाँ बोनस दर कायम गरिनेछ।
ख) कर योग्य आय गणना गर्दा ऋणात्मक हुन आएको कर बापतको व्यवस्था गरिएको छैन।
ग) लेखा परिक्षण तथ्यांक अंकहरू लेखा परिक्षण तथा नियमनकारी निकाय बीमा समितिको निर्देशन पश्चात् हेर फेर हुन सक्नेछ।
कारोबार प्रारम्भ मिति: २०७४/०६/०६

घितोपन्न दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ नियम २६ को उपनियम (१) सँग सम्बन्धित

आ.व. २०७८/०७९ को दोश्रो त्रैमासिक प्रतिवेदन

- वित्तीय विवरण**
क) कम्पनीको दोश्रो त्रैमासिक अवधिको वित्तीय विवरणहरू लेखा परिक्षण हुन बाँकी। यसै साथ प्रकाशित गरिएको छ।
ख) प्रमुख वित्तीय अनुपातहरू: बीमाक्षीय मुल्यांकन पश्चात् प्राप्त हुने मुनाफा जोड्दा वित्तीय अनुपातहरू फरक पर्न सक्छ।
प्रति शेयर आम्दानी (वार्षिकरण) मूल्य आम्दानी अनुपात प्रति शेयर नेटवर्थ प्रति शेयर कुल सम्पत्तिको मूल्य
६५९ १०६.१७ १६०.१४ ६३७.०५
- व्यवस्थापकीय विश्लेषण**
क) यस त्रैमासिक सम्ममा कम्पनीको कुल बीमा शुल्क (वैदेशिक रोजगार म्याद बीमा समेत गरी) रकम रु. ४१३.४७ करोड रहेको छ। जुन गत वर्षको सोहि अवधिमा प्राप्त कुल बीमा शुल्क भन्दा २४.२८ प्रतिशतले बढि हुन गएको छ।
ख) कम्पनीले नवनिर्गत, आकर्षक र जनउपयोगी जीवन बीमा योजनाहरू ल्याई "जीवन अमृत्यु छ, सुरक्षित भविष्य" भन्ने अभियानका साथ कारोबारको पहुँचलाई देशव्यापी बनाउने प्रक्रिया प्रारम्भ गरेको छ।
ग) लघुबीमा लाई खासगरी ग्रामिण क्षेत्रमा सशस्त बनाउन ग्रामिण भेगमा शाखाहरूको पहुँच बढाउँदै ग्रामिण तहसम्म कम्पनीको पहुँच विस्तार गरिने छ।
घ) यस दोश्रो त्रैमासिक अवधिमा कम्पनीको वित्तीय विवरणहरूमा प्रातिकूल असर पर्ने कुनै कार्य गरेको छैन।
- कानुनी कारवाही सम्बन्धि विवरण**
यस अवधिमा कम्पनीले, कम्पनीको विरुद्ध, संस्थापक वा संचालकको विरुद्धमा कुनै मुद्दा दायर भएको छैन।
- संगठित संस्थाको शेयर कारोबार सम्बन्धि विश्लेषण**
(क) शेयरको मूल्य बजारमा हुने कारोबारले निर्धारण गर्दछ।
(ख) त्रैमासिक अवधिको शेयर कारोबारको विवरण :
अधिकतम मूल्य न्यूनतम मूल्य अन्तिम मूल्य कारोबार संख्या कारोबार दिन
७३३ ५४० ७०० १५,४७,९६७ ५९
- समस्या तथा चुनौती**
क) विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19 pandemic) ले पार्न सक्ने असर, देशमा आर्थिक मन्दी, क्रयशक्तिमा ह्रास, जीवन बीमा सम्बन्धि सर्वसाधारणमा प्रयाप्त जानकारी नहुनु तथा बीमा क्षेत्रमा दक्ष जनशक्तिको कमी,
ख) लगानीको क्षेत्र सिमित हुनु,
ग) बीमा व्यवसायमा विद्यमान अस्वस्थ प्रतिस्पर्धाहरू।
- संस्थागत सुशासन**
यस कम्पनीले विद्यमान कानून तथा नीति नियम र नियमनकारी निकायहरूबाट प्राप्त निर्देशन मुताबिक आफ्नो व्यवसाय संचालन गर्दै आएको छ। कम्पनीले आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाउन विभिन्न उप-समितिहरू गठन गरी व्यवसाय संचालन गर्दै आएको छ। कम्पनीले नियमित रुपमा आन्तरिक लेखा परिक्षण गराई र आन्तरिक लेखापरिक्षको सुफावालाई कम्पनीले कार्य सम्पादन गरेको छ।
- सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण**
आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तर दायित्व लिन्छु। साथै उद्घोष गर्दछु की मैले जाने बुझ्ने सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाएको छैन।